

# माटोको उर्वराशकि व्यवस्थापन

महेश्वर प्रसाद साह

प्राविधिक अधिकृत



नेपाल कृषि अनुसन्धान परिषद्  
द्वितीय कृषि अनुसन्धान केन्द्र, परचानीपुर

२०७०

## परिचय

खेतीको मुख्य आधारनै माटो हो । बाली, बिरुवा माटोमै उम्रन्छन्, बढ्छन् र आफूलाई आवश्यकता पर्ने खाद्यतत्व पनि माटोबाटनै लिन्छन् । सफल तथा दिगो कृषि उत्पादनका लागि माटोको भौतिक, रासायनिक तथा जैविक गुणहरु धेरै महत्वपूर्ण छन् । परम्परागत खेती प्रणालीमा बाली सघनता कम हुनु, बालीको उत्पादन क्षमता र उत्पादकत्व पनि कम हुने हुँदा गोठमल (कम्पोष्ट) को प्रयोगबाट मात्र पनि कृषि उत्पादन दिगो थियो । तर विगत केही दशकबाट बाली सघनतामा बृद्धि, बढी उत्पादन दिने जातहरुको प्रयोग, प्राङ्गारिक मलको कमी तथा रासायनिक मलको बढ्दो प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र उत्पादन पनि घट्दै गएको कुरा सबैले महशुस गरीसकेका छौं । तसर्थ सफल र दिगो कृषि उत्पादनका लागि माटोको उचित व्यवस्थापन गरी उर्वराशक्ति कायम राख्न वा सुधार गर्न नसके कृषि उत्पादन र उत्पादकत्व घट्दे जाने कम चलिनै रहने छ ।

माटोको उर्वराशक्ति भनेको माटोमा रहेको त्यो अन्तरनिहित शक्ति हो, जसले माटोमा रहेको खाद्यतत्व सोसेर लिन सक्छ बिरुवा हुर्क्न बढन साथै फसल दिन महत गर्दछ साथै फूल खेल्न र फल लाग्न पनि महत गर्दछ । प्राङ्गारिक मलको कम प्रयोग, रासायनिक मलको जथाभावि प्रयोग, अम्लीय माटोको सुधार नहुनु, वन जड्डल फाँडानी हुनु, बालीको उचित व्यवस्थापन नहुनु, कृषि वनको अवधारण नअपनाउनु, भू-क्षयको नियन्त्रण नगर्नु जस्ता कारणले हाम्रो देशको माटोको उर्वराशक्ति हास भईरहेको छ । समयमै कृषि क्षेत्रमा सँलग्न व्यक्तिहरु सचेत नभएमा माटोको अवस्था भन

कमजोर हुन पुग्ने निश्चित छ । माटोको उर्वराशक्तिलाई दिगो राख्न माटो व्यवस्थापनका बिभिन्न पक्षहरूलाई अपनाउनु अपरिहार्य छ ।

## माटोको उर्वराशक्ति बढाउने उपायहरूः

- राम्ररी खनजोत गरेर ।
- प्रयाप्त मात्रामा प्राङ्गारिक मलहरू प्रयोग गरेर ।
- रासायनिक मलको सन्तुलित प्रयोग गरेर ।
- अम्लीय माटोको सुधार गरेर ।
- बालीको उचित व्यवस्थापन जस्तै धुम्ते बाली प्रयोग गरेर, मिश्रीत बाली तथा अन्तरवाली लगाएर ।
- भू-क्षयको रोकथाम गरेर ।

## माटोको उचित व्यवस्थापन र दिगो कृषि उत्पादनको सरल उपायहरूः

१. आफूले लगाउने बालीको लागि आवश्यक खाद्यतत्वको मात्रा र आफ्नो माटोको उर्वराशक्तिको जानकारी लिनुहोस् ।
२. माटोको अम्लियपना र उर्वराशक्तिको जानकारी लिन आफ्नो खेतबारीको माटो परिक्षण गराउनुहोस् ।
३. आफूसंग प्रशस्त मात्रामा गोठेमल वा कम्पोष्ट छ भने गोठे मल वा कम्पोष्ट मात्र प्रयोग गरेर पनि राम्रो उत्पादन लिन सकिन्छ । यदि गोठेमल वा कम्पोष्ट कम छैनभने आवश्यक मात्रामा सन्तुलित रूपमा रासायनिक मलको प्रयोग गर्न सकिन्छ ।
४. अम्लिय माटोमा कृषि चुनको प्रयोग गरी सुधार गर्नुहोस् ।

५. राम्ररी कुहेको, गुणस्तरीय गोठमल मात्र प्रयोग गर्नुहोस् ।
६. गोठमल वा कम्पोष्ट कम हुने कृषकले हरियो मल बालीहरु लगाई प्राङ्गारिक पदार्थ बढाउन सकिन्छ ।
७. बारीबाट प्राप्त हुने भारपात र गाईबस्तुले नखाने बस्तु नपोलेर मल खाडलमै कुहाउँदा प्राङ्गारिक पदार्थ बढ्दछ ।
८. खेतबारीमा एक टुकामा घाँसबाली वा डाले घाँस लगाउँदा गाईबस्तुको आहार बढनुको साथै मल पनि बढ्दछ ।
९. बाली प्रणालीमा कम्तीमा ऐटा कोशेबाली (दाल वाली) लगाउँदा माटोको उर्वराशक्ति बढ्दछ ।
१०. रासायनिक मल कम प्रयोग हुने ठाउँमा कोशेबालीहरु लगाउँदा जिवाणु मलले बिउ उपचार गरी लगाउँदा नाईट्रोजन स्थिरिकरण बढी हुन्छ ।
११. गुइठा बाल्ने ठाउँमा गोबर र्यास प्लाण्ट स्थापना गर्न सके दाउरा र मल दुबैको समस्या समाधान हुन्छ ।
१२. भू-क्षयको कारण उञ्जाउ मलिलो माटो बगेर जाने हुँदा भू-क्षयको रोकथाम गरी माटोको उर्वराशक्ति बचाउन सकिन्छ ।

### **माटोको उर्वराशक्ति पता लगाउने तरिका:**

कुनै माटोमा बाली बिरुवा लगाउँदा के-कति मलखाई प्रयोग गर्ने भन्ने थाहा पाउनको लागि माटोको उर्वराशक्ति पता लगाउनु पर्ने हुन्छ । यस्तै गरी खडा बालीमा पोषण स्थिति कस्तो छ भन्ने थाहा पाउनका लागी साथै कुन-कुन खाद्यतत्वहरु प्रदान गर्ने भन्ने थाहा पाउनको लागि बिरुवाको तन्तु बिश्लेषण तथा जैविक रसायनिक परिक्षणबाट पनि माटोको उर्वराशक्ति पता लगाई बिरुवामा

कुन-कुन खाद्यतत्वहरु दिनु पर्द्ध भन्ने पत्ता लगाउन सकिन्छ । माटो को उर्वराशक्ति पत्ता लगाउने केहि तरिकाहरु र तिनको संक्षिप्त विवरण तल दिईएको छ ।

## १. खाद्यतत्वको कमीको लक्षण हेरेर (सूचक बिरुवाको प्रयोग):

बिरुवामा कुनै खाद्यतत्वहरु कमी भएमा खास लक्षणहरु देखा पर्दछन् र ती लक्षणको आधारमा कुनै माटोमा त्यो तत्वको कमी छ छैन भन्ने थाहा पाउन सकिन्छ । उदाहरणको लागि नाईट्रोजनको कमीमा बोट पहेलिने वा नबद्धने हुन्छ, त्यस्तै फास्फोरसको कमी पातहरु गाढा हरियो र बाक्लो हुने कुनै-कुनै बालीमा बैगनी रंगको हुने, पोटासको कमीमा धानको पात सुक्ने र मर्ने, जस्ताको कमीमा धानको खैरो रोग र सुन्तलाको ह्नास रोग, बोरोनको कमीमा काउलीको फुल खैरो हुने, मोलिब्डेनमको कमीमा पात डाढुजस्तो हुने केही उदाहरण हुन ।

## २. फिल्ड टेष्ट गरेर:

यस तरिकामा माटोमा खाद्यतत्वको प्रयोग गरेर वा नगरेर बिरुवाहरु लगाईन्छ । मल राखेको र नराखेको ठाँउमा बिरुवाको बृद्धि हेरेर त्यो खाद्यतत्वको कमी छ वा छैन भन्ने पत्ता लगाउन सकिन्छ । यो तरिका भरपर्दो भएतापनि बढी समय र खर्च लाग्ने हुन्छ ।

## ३. जैविक तरिका:

यो तरिकामा केही खास जिवाणुहरुको प्रयोग गरेर माटोको उर्वराशक्ति पत्ता लगाईन्छ । यस तरिकामा माटोको नमुना लिएर

शुक्रम जिवाणुको बिउ छारिन्छ । उक्त माटोमा जिवाणुको बृद्धि दर हेरेर खाद्यतत्वको स्थिति पत्ता लगाईन्छ । यो तरिका नेपालमा त्यति प्रचलित छैन ।

#### **४. जैविक रसायनिक परिक्षणः**

बिरुवामा खास ईन्जाइमको मात्रा हेरेर खाद्यतत्वको कमी भए नभएको पत्ता लगाउन सकिन्छ । नाईट्रोजनको कमी हुँदा नाईट्रोट रिडक्टेज ईन्जाइम कम हुन्छ, फस्फोरसको कमीमा फस्फाटेज ईन्जाइमको सकृयता मात्रा बद्धछ । यो तरिका पनि त्यति प्रचलनमा छैन ।

#### **५. बिरुवाका तन्तु परिक्षण गरेरः**

यस तरिकामा बिरुवाको खास भाग र तन्तुहरु लिएर त्यसमा भएको खाद्यतत्वको मात्रा पत्ता लगाई उक्त जाँचको नतिजाको आधारमा माटोको उर्वराशक्ति र बिरुवाको पोषक स्थिति पत्ता लगाउन सकिन्छ । फलफुल बाली र अन्य बहु बर्षे बालीमा यो तरिका बढी प्रयोग गरिन्छ ।

#### **६. माटोको रासायनिक विश्लेषण गरेरः**

यस तरिकामा रसायनहरु प्रयोग गरी माटोको पि.एच., प्राङ्गारिक पदार्थ नाईट्रोजन, फस्फोरस र पोटास तत्वहरुको परिक्षण गरिन्छ । यो तरिका तुलनात्मक रूपले छिटो र बढी भरपर्दो भएको कारण सबैभन्दा बढी प्रयोगमा छ ।

## **बिरुवालाई चाहिने खाद्यतत्वहरूः**

मोटामोटी रूपमा बिरुवालाई १६ थरी खाद्यतत्वहरु आवश्यक पर्दछ । बिरुवाले यी तत्वहरु विभिन्न श्रोतबाट लिन्छन् ।

१. हावा र पानीबाटः-कार्बन, हाईड्रोजन र अक्सीजन

२. माटोबाट लिने तत्वहरुलाई काम र महत्वको आधारमा ३ भागमा बाँडिएको छ । ती हुन

**क. प्राथमिक खाद्यतत्वः** नाईट्रोजन, फोस्फरस र पोटास

**ख. माध्यमिक खाद्यतत्वः** क्यालिस्यम, म्याग्नेसियम र सल्फर (गन्धक)

**ग. सूक्ष्म खाद्यतत्वः** जिंक, फलाम, तावा, म्याग्निज, मोलिब्डेनम, क्लोरिन, यस्ता, बोरोन

यी तत्वहरु केही मात्रामा बढी वा घटी भएमा बिरुवाहरु स्वस्थ्य देखिन्दैनन् । सूक्ष्म खाद्यतत्वहरु बिरुवालाई थोरै मात्रामा भएपनि पुरछ । यी तत्वहरु हामीले दिने गोबर मल वा कम्पोष्ट मल र माटोमा कुहिएका जैविक बस्तुबाट चाहिने मात्रामा बिरुवाले लिन्छ । उचित मात्रामा यस्ता मलहरु माटोमा मिलाएको खण्डमा बिरुवाले चाहिने मात्रामा लिन सक्छ । त्यसैले यसको लागि रसायनि श्रोतबाट थप्नु पर्दैन । कहिलेकाही उचित परिमाणमा यस्ता तत्वहरुको अभाव भएको खण्डमा के को कमी हो सो कुरा पत्ता लगाई त्यही अनुसार कुनै श्रोतबाट थप सूक्ष्म खाद्यतत्व दिनु पर्ने हुन्छ ।

## **माटोमा रहेका खाद्यतत्वहरू घट्ने कारणहरूः**

- बिरुवाले लिएर
- माटोबाट बिरुवाले लिन नसक्ने अवस्थामा परिणत भएर

- पखालिएर वा भू-क्षयद्वारा नोक्सान भएर
- चुहिएर वा उडेर नोक्सान भएर

## मलखाद्य प्रयोग गर्ने तरिकाहरूः

- क. छर्ने बिधि: बाली बिरुवा बढिरहेको समयमा अथवा बाली लगाउनुभन्दा अघि पुरै जग्गामा एकनाससंग मलखाद्य छारिन्छ ।
- ख. बोट बिरुवामा टपडेस गर्ने बिधि: बढिरहेको, हुकिरहेको अवस्थामा बोट बिरुवामा मलखाद्य छारिन्छ ।
- ग. निश्चित स्थानमा प्रयोग गर्ने बिधि: बोटको छेउतिर प्रयोग गर्ने, हलोको सियोमा प्रयोग गर्ने ।
- घ. भोल बनाई प्रयोग गर्ने बिधि ।

## बिभिन्न खाद्यतत्वहरूका मुख्य-मुख्य कार्यहरू तथा कमीका लक्षणहरू निम्न प्रकारका छन् ।

खाद्यतत्व	मुख्य कार्यहरू	कमीका लक्षणहरू
नाईट्रोजन	बोटबिरुवामा हरियोपन ल्याउने, तन्तुको बिकास गर्नुको साथै प्रोटिनको मात्रा बढाउने ।	पातहरू टुप्पाबाट मध्यनशातिर पहे लो हुँदै जानु, बृद्धि रोकिनु, पात फिक्का पहेलो रङ्गका हुन्छन् ।
फस्फोरस	जराको बिकास, पात, दाना बनाउन र बाली समयमा पाक्न महत पुन्याउँछ । कोशबालीको जरामा गिर्खा बन्न पनि महत पुन्याउँछ ।	पातमा बैजनी रङ्ग देखा पर्ने बालीको बृद्धि रोकिन्छ । पाक्न ढिलो हुन्छ, दाना वा बिउको बिकासमा असर पर्छ ।
पोटास	प्रोटिन र हरितकण बनाउन महत गर्दछ । रोग कीराको आक्रमणबाट बचाउँछ । दाना र फल पोटिलो बनाउँछ ।	पुराना पातको किनारा सुक्दै जानु, आँखला छोटो हुनु, बिउ पोटिलो नहुनु ।
क्याल्सियम	जरा र काण्डको टुप्पो बढाउन महत गर्छ । कोष बिभाजन र कोषको पखाल निर्माणमा सहयोग ।	बिरुवाको मुना सुक्दै जान्छ । नयाँ पात चाउरिएर निस्कन्छ । कोपिला झर्छ, डाँठ कमजोर हुन्छ ।

म्यारने सिधम	हरितकणको आधारभूत अंश हो ।	पातहरू पहेलिने तर नशा भने हरि यानै रहन्छ । पातका किनारा माथि फर्केर कचौरा जस्ता हुन्छन् ।
सल्फर (गन्धक)	यो तेल बाली र कोशबालीका लागी अतिनै महत्वपूर्ण हुन्छ । यो प्रोटिनको आधारभूत अंश हो ।	जरा र काण्ड सामान्य रूपले लामो हुन्छन् र फलहरू पनि कम रसिलो हुन्छन् । पुरै बोट वा बिरुवा बिरामी जस्तो हुन्छ ।
फलाम	हरितकण बनाउन मद्दत गर्दछ ।	पातहरू स(साना र पहेला हुन्छन तर नशाहरू हरियोनै हुन्छन् । डाँठहरू छोटा र मसिना हुन्छन् ।
तावा	प्रोटिन बनाउन सहयोग गर्दछ । नाइट्रो जन स्थिरीकरणमा मद्दत गर्दछ ।	ओइलाउने तथा पहेलिने र कुनै कुनै बालीमा अकासे रङ्गको हरियोपना देखिने ।
जिंक	बिरुवाको बृद्धिमा सहयोग पुन्याउँछ र प्रजनन् बृद्धि गर्न हमर्नानलाई प्रोत्साहित गर्छ ।	धान रोपेको १५-२० दिनमा पातहरू खैरो भै मर्ने (राते रोग), सुन्तला जातमा साना सेता पातका झुप्पाहरू देखिन्छ ।
बोरोन (सुहागा)	कोशिका बिभाजन र विकासमा महत्वपूर्ण भुमिका खेल्दछ ।	काउलीको फुल खैरो देखिन्छ, मुला खोको हुन्छ, गोलभेडा र भण्टाको फल फाट छ ।
म्यारिनज	हरितकण बनाउन मद्दत गर्छ ।	खास गरी नयाँ पातहरू मरेको जस्तो देखिन्छ तर नशाहरू हरियोनै रहन्छन् ।
मोलिब्डो नम	नाइट्रोजन स्थिरीकरण र संसलशणमा मद्दत पुन्याउँदछ ।	पातका किनारा सांगुरिदै जान्छ । यो काउली बालीमा बढी देखिन्छ ।
क्लोरिन	यो अक्सिन भन्ने हमर्नानको अभिन्न अंग हो । जुन बिरुवाको बृद्धिको लागी नभै हुँदैन ।	पातको किनारा वा दुप्पो मात्र ओइलाउँदछ पातमा धर्का र पातको रङ्ग पितल जस्तै देखिन्छ ।

## **मलखाद्यर बोटबिरुवालाई प्राप्त हुने मुख्य खाद्यतत्वहरूको अवस्था:**

माटोमा एक पटक प्रयोग गरेका फस्फोरस र पोटास युक्त मलहरु लामो समयसम्म बिरुवालाई उपलब्ध हुन सक्छ । एकै याममा तयार हुने बालीहरु जस्तो तरकारी र खाद्यान्त बालीहरूले तिनीहरु बढ्ने, हुक्ने पाक्ने अवधि भरि फस्फोरस र पोटास मल माटो बाट बिस्तारै प्राप्त गर्न्छन् । तर नाईट्रोजन युक्त मल भने माटोमा प्रयोग गर्ना साथ बोटबिरुवालाई प्राप्त हुन्छ । एक अथवा दुई महिना भित्रमा बिरुवाले मल लिन सकेन भने नाईट्रोजन मल बिरुवाले लिन नसक्ने अवस्थामा परिणत हुन्छ । त्यसकारण नाईट्रोजन युक्त मलहरु प्रायः बालीको अवधिभरमा पटक पटक गरी प्रयोग गरिन्छ । साधारणतया रासायनिक मल प्रयोग गर्दा सिफारीस गरिएको ना.फा.पो. मध्ये फस्फोरस र पोटासको पुरै भाग र नाईट्रोजनको आधा भाग पहिलो गोडमेल गर्दा र बाँकी भाग गाँज आउने र फूलफूले बेलामा टपड़ेस गरिन्छ ।

## **मलखाद्यको प्रयोग बिधि:**

### **जमिनको तयारी गर्ने समयमा:**

कम्पोष्ट वा गोठेमल पुरै, नाईट्रोजनको आधा भाग बाहेक फस्फोरस तथा पोटासको पुरै भाग जग्गा तयारीको बेलामा र बाँकी नाईट्रोजनको आधा भाग बिरुवा लगाएपछि बिभिन्न अवस्थामा टपड़ेस गर्ने गरिन्छ ।

## थप मल (टपड्रेस) गर्दा ध्यान दिनु पनै कुराहरुः

थप मल दिंदा बिरुवाको वरिपरि (बिरुवाको पातले ढाकेको ठिक तल) औंठी आकारको घेरा बनाई दिनु पर्छ ।

यसरी मल दिंदा बोट र जरालाई धक्का नपर्ने गरी, बोट वरिपरि जरा तथा पातमा नपर्ने गरी माटोमा मिलाई हल्का सिंचाई गर्ने वा सिंचाई पछि पनि मल दिन सकिन्छ ।

## मलखाद्य हाल्ने समयः

निम्न कारणले मलखाद्य हाल्ने समयलाई प्रभावित पार्दछ ।

- मलखाद्य (रासायनिक) को किसिम ।
- कृषि संबद्ध जलवायुको किसिम ।
- बोटको उमेर (फल अधिको र फलेको) ।
- क्षेत्र (जलवायु र बृद्धिको ढाँचा) ले प्रभावित हुने ।

**माटोको उचित व्यवस्थापन र दिगो कृषि उत्पादनको लागी तलका तिन कुराहरुमा ध्यान दिनु पर्दछ ।**

## ७. माटोको अम्लियपन र यसको व्यवस्थापनः

बैज्ञानिक शब्दमा भन्नुपर्दा अम्लियपन भन्नाले माटोमा हाईड्रो जन आयनको सकृयता भन्ने बुझिन्छ । माटोको अम्लियपनलाई पि.एच. मानमा व्यक्त गरिन्छ । सैद्धान्तिकरूपमा पि.एच. मान ४ दे खि ८.५ सम्म पाईन्छ । बिभिन्न बालीहरूको लागि उपयुक्त पि.एच. मान फरक फरक हुन्छ तापनि पि.एच. ६-७ भएको माटो सबै बालीलाई उत्तम हुन्छ । नेपालको केही सिमित क्षेत्र (तराई) बाहेक धेरैजसो माटो अम्लिय प्रकारको छ । यस्तो अम्लिय माटोमा दिगो

कृषि उत्पादनको लागि बालीको किसिम हेरी आवश्यकता अनुसार कृषि चुनको प्रयोग गरी सुधार गर्नु पर्दछ । असन्तुलित रूपमा नाईट्रोजन युक्त मलको लगातार प्रयोग गदा माटोमा अम्लियपना बढन जाने हुँदा सन्तुलित रूपमा गोठेमलको साथै नाईट्रोजन, फस्फोरस र पोटासयुक्त मलहरु मिलाई प्रयोग गर्दा उत्पादन राम्रो हुनुको साथै माटो पनि बिग्रन पाउँदैन ।

## २. प्राङ्गारिक पदार्थ यसको महत्व र व्यवस्थापनः

खेती योग्य माटोमा १-५ प्रतिशत प्राङ्गारिक पदार्थ हुन्छ । माटो को भौतिक, रासायनिक तथा जैविक गुणहरूमा प्राङ्गारिक पदार्थको ठुलो महत्व राख्दछ । प्राङ्गारिक पदार्थले माटोको कणहरूलाई एक आपसमा बाँधेर दानेदार संरचना बनाईदिन्छ । यस्तो दानादार संरचना भएको माटो बुर्बाउँदो हुन्छ र खनजोत गर्न सजिलो हुन्छ । यस्तो माटोमा हावा र पानीको संचार पनि राम्रो हुन्छ । प्राङ्गारिक पदार्थको अर्को महत्वपूर्ण काम माटो भित्र रहेका सुक्ष्म जिवाणुहरूलाई खाना प्रदान गर्नु हो । माटोमा प्राङ्गारिक पदार्थको कमी भएमा यी सुक्ष्म जिवाणुहरूको संख्या र कृयाकलापमा कमी आउँछ । यदि सुक्ष्म जिवाणु सकृय भएनन् भने प्राङ्गारिक पदार्थको बिघटन, खाद्यतत्वहरूको रूपान्तरण (उपलब्धता) र नाईट्रोजन स्थिरकरण जस्था महत्वपूर्ण कामहरूमा कमी आउँछ । यदि माटो मा प्राङ्गारिक पदार्थ अति कम भयो भने माटो मरुभूमी हुन्छ । माटोमा २.५ प्रतिशत प्राङ्गारिक पदार्थ हुनु पर्छ । माटोमा प्राङ्गारिक पदार्थ बढाउनको लागी प्रशस्त गोठेमल, कम्पोष्ट वा हरियो मल आदि प्रयोग गर्नु पर्दछ ।

नेपालको माटोमा प्राङ्गारिक पदार्थ रित्तिदै गईरहेकोले ठूलो समस्या बनेको छ । यो समस्यालाई घटाउन माटोमा प्राङ्गारिक पदार्थ बढाउन माटोमा प्राङ्गारिक पदार्थनै थप्नुपर्दछ । प्राङ्गारिक पदार्थको मुख्य श्रोत भनेको प्राङ्गारिक मलहरूनै हुन् । प्राङ्गारिक मलहरूमा गोठेमल, एजोला, पिना, हरियो मल, सहरका फोहरमैला, कम्पोष्ट मल, गोबर रयासको लेदो तथा कम्पोष्ट, हाड मल, रात्री मल, गँड्यौलेको कम्पोष्ट, कुखुराको सुली आदि प्रयोग गर्नु पर्दछ ।

प्राङ्गारिक पदार्थले माटोको एउटा सानो अंश (१-५ प्रतिशत) मात्र ओगटेको भएपनि माटो व्यवस्थापन र दिगो कृषि उत्पादनमा ठूलो भूमिका खेल्ने हुँदा हामी प्राङ्गारिक पदार्थलाई माटोको मुटु पनि भन्दछौं ।

### दिगो माटो व्यवस्थापनको लागी हरियो मल:

बोट बिरुवाको कलिलो डाँठ, पात आदि माटोमा मिसाई कुहाएर मलको रूपमा ल्याइन्छ भने त्यसलाई हरियो मल भनिन्छ । हरियो मल २ किसिमले प्रयोग गर्न सकिन्छ । प्रथम जुन खेत बारीको लागी मल उत्पादन गर्ने हो त्यही ठाउँमा, फूलफूल्नु अगावै माटोमा मिलाएर प्रयोग गरिन्छ भने त्यसलाई स्थलगत हरियो मल (Green manuring in situ) भनिन्छ । तर कहिले कहि खोला खोल्सा, जंगल वा अन्य जमिनबाट संकलन गरेर ल्याएको हरियो भारपात वा अन्य बस्तुहरू माटोमा मिसाएर हरियो मलको रूपमा प्रयोग गरिन्छ । यसरी बाहिरबाट ल्याएको हरियो भारपातबाट तयार गर्ने मललाई हरियो पाते मल (Green leaf manuring) पनि भनिन्छ ।

## **माटोको उर्वराशति व्यवस्थापनमा कोशेबालीको महत्त्व र जिवाणु मलको प्रयोगः**

वायुमण्डलको ७८ प्रतिशत भाग नाईट्रोजनले ओगटेको हुन्छ । वायुमण्डलमा यति प्रचुर मात्रामा नाईट्रोजन भएपनि यो बिरुवाले सोभै लिन सक्दैन । तर बिरुवाको एउटा समूह, जसलाई हामी कोशेबाली भनेर चिन्छौं । यसमा यस्तो क्षमता हुन्छ जसले हावामा भएको नाईट्रोजनलाई एक किसिमको जिवाणुको सहायताले प्रयोग गर्न सक्छन् । भटमास, बोडी, सिमी आदिको जरामा सा-साना गिर्खाहरु हुन्छन् । ती गिर्खा भित्र आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हुन्छ र यिनै जिवाणुको सहायताले कोशेबालीले हावामा भएको नाईट्रोजन जम्मा गरेर लिन्छ । एउटा अनुमान अनुसार बोटबिरुवाहरुले हावाबाट औद्योगिक रूपमा उत्पादन हुने नाईट्रोजन मलभन्दा ३-४ गुण बढी नाईट्रोजन जम्मा गर्दछन् । कोशेबालीले हावाबाट जम्मा गरेको नाईट्रोजनको केही भाग आफूले उपभोग गर्दछन् भने केही भाग माटोमा जम्मा गर्दछन् जुन पछि लगाउने बालीले प्राप्त गर्दछ । यसको साथै कोशेबालीको जरा अन्य बालीको तुलनामा बढी गहिरोसम्म जाने हुँदा, अन्न बालीले लिन नसक्ने तल्लो तहको खाद्यतत्व पनि कोशेबालीले तानेर माथिल्लो तहमा ल्याई माटो मलिलो बनाई दिन्छ ।

### **३. एकीकृत खाद्यतत्व व्यवस्थापनः**

परम्परागत खेती प्रणालीमा गोठेमल वा कम्पोष्ट मात्र प्रयोग गरी खेती गर्दा पनि राम्रो उत्पादन हुने गरेको अनुभव हामी संग छ । तर हाल वाली सघनता बढनु, बढी उत्पादन दिने जातको खेती गर्नु, उन्नत कृषि प्रविधिको प्रयोग आदि कारणले गर्दा बिरुवाले माटोबाट

बर्षेनी धेरै खाद्यतत्व लिने हुँदा माटोमा भएको खाद्यतत्वको भण्डार रितिदै गईरहेको छ । अर्को तर्फ गोठेमल (कम्पोष्ट) को उत्पादन र प्रयोगमा पनि कमी आईरहेको छ । तसर्थ आज हाम्रो सामु दुईवटा चुनौतिहरु छन् ती हुन् । प्रथम सन्तुलित खाद्यतत्वहरुको प्रयोग गरी उत्पादन बढ्दि गर्नु दोश्रो माटोको प्राङ्गारिक पदार्थ र खाद्यतत्वहरुको भण्डार घट्न नदिई माटोको उर्वराशक्तिलाई दिगो रूपमा कायम राख्नु । तर हाल प्रचलित मात्रामा गोठेमल (कम्पोष्ट) को प्रयोगबाट मात्र सघन बाली प्रणालीमा विरुवाको खाद्यतत्वको आवश्यकता पुरा गर्न नसकिने र रासायनिक मलको बढ्दो प्रयोगबाट पनि माटो बिग्रन गई दिगो कृषि उत्पादन नहुनेहुँदा गोठेमल, कम्पोष्ट वा अन्य प्राङ्गारिक मलको अधिकतम प्रयोगको साथै समुचित मात्रामा रासायनिक मलको समेत प्रयोग गरी दिगो माटो व्यवस्थापन गरी कृषि उत्पादन गर्नु आवश्यक भएको छ । यसरी घर गाँउमा उपलब्ध गोठेमल, कम्पोष्ट वा अन्य प्राङ्गारिक मलको साथै रासायनिक मलको सन्तुलित मात्रामा एकीकृत प्रयोग गरी दिगो माटो व्यवस्थापन र बढी कृषि उत्पादन गर्ने पद्धतिलाई एकीकृत खाद्यतत्व व्यवस्थापन भनिन्छ ।

## एकीकृत खाद्यतत्व व्यवस्थापन कसरी गर्ने ?

- क. बालीको उत्पादन स्थितिको अनुमान गरेर वा माटो परीक्षण गराई माटोको उर्वराशक्ति र उपलब्ध खाद्यतत्वको बारेमा जानकारी लिनु पर्छ ।
- ख. आफूले लगाउने बालीको किसिम, उत्पादन क्षमता र बालीलाई आवश्यक खाद्यतत्वको जानकारी दिनुपर्छ ।

ग. माटोमा भएको खाद्यतत्व मात्रले बालीको आवश्यकता पुरा हुन्छ त ?

घ. यदि हुँदैन भने बालीका आवश्यकता पुरा गर्न के के श्रोत साधन उपलब्ध छन् बिचार गर्नु पर्छ । गोठेमल, कम्पोष्ट, गोबर ग्यासबाट निस्केको मल, हरियो मल, पिना आदि ।

ड. माथिका बस्तुहरूबाट पनि बालीको आवश्यकता पुरा हुँदैन भने मात्र आवश्यक मात्रामा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।

च. मलखाद्यको प्रयोग उचित समयमा, उचित तरिकाले गर्नुहोस् ताकि मलखाद्यबाट बढी भन्दा बढी फाईदाहरु लिन सकियोस् ।

### बाली व्यवस्थापनः

एकीकृत खाद्यतत्व व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष भनेको बालीको व्यवस्थापन हो । बालीचक्रमा कोशेबालीको प्रयोग गर्नु अनिवार्य छ । यसरीनै बालीको जात कस्तो किसिमको छ (वर्णशंकर भए धेरै मल र स्थानीय जात भए थोरै मल आवश्यकता पर्दछ) सोको निधो गरी उपयुक्त जातको छनौट गर्नु पर्दछ । असल जातको बिउको प्रयोगले मात्र पनि करिब २० देखि २५ प्रतिशत उत्पादन बढाउन सकिन्छ । बिरुवाको विकास तथा खाद्यतत्व माटोमा घुलनशील पारि बिरुवाले लिने रूपमा पुऱ्याउनु आवश्यक पर्दछ । माटोमा बिरुवाले लिन सक्ने उचित परिमाणमा पानी हुनु पर्दछ । बाली उत्पादनमा बाली संरक्षणको पनि गहन भूमिका रहन्छ । भारपात तथा रोग कीरा, पशु आदिबाट बालीको संरक्षण हुनु आवश्यक छ । भारपातले बालीसंग खाद्यतत्व लिनमा प्रतिस्पर्धा गर्दछ । बालीलाई भारले ढाक्यो भने बिरुवाले उत्पादन दिन सक्दैन ।

## **भू-क्षयको रोकथाम (Control of Soil Erosion):**

भू-क्षय रोकथामको लागी निम्न अनुसार सावधानी अपनाउनु पर्दछ ।

- बर्षा याममा खनजोत नगर्ने र घाँस भारपात आदिले जमिन ढाकेर राख्ने ।
- भिरालो जमिनमा गहा बनाउने ।
- माटोको पानी शोस्ने क्षमता बढाउने ।
- छादन (छापो) राख्ने ।
- सुरक्षित निकासको प्रबन्ध गर्ने ।
- भिरालोको विपरीत दिशामा खनजोत गर्ने तथा बाली लगाउने ।
- संबेदनशिल क्षेत्रमा पक्की पर्खाल बनाएर, बाँध बाँधेर नियन्त्रण गर्ने, बृक्षारोपन गर्ने, निकासको राम्रो व्यवस्था गर्ने ।

**धन्यवाद**

